



# लोक सेवा आयोग दाङ कार्यालय



तुलसीपुर, दाङ

फोन ०८२-५२२८२५/०८२-५२००१३ वेबसाइट www.psc.gov.np ईमेल dang@psc.gov.np

## नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

**सूचना नं. २१/०७८-७९, मिति २०७८/०८/०९**

लोक सेवा आयोग दाङ कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको लागि नं. ४ बाहिनी अड्डा इमामनगर ब्यारेक, नेपालगंजबाट मिति २०७८/०७/०७ देखि २०७८/०८/०८ सम्म सञ्चालित वियरिङ्ग, प्रि-मेडिकल तथा शारीरिक परीक्षण परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवारहरूको लिखित परीक्षा देहायको मिति, समय र स्थानमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

### परीक्षा कार्यक्रम

क्र.स.	विज्ञापन नं.	पद	विषय	परीक्षा प्रणाली	परीक्षा मिति/समय	परीक्षा अवधि
१	०७८/७९/०१	सैन्य	अंग्रेजी, नेपाली, गणित र सामान्य ज्ञान	विषयगत/वस्तुगत	२०७८/०८/१८ विहान ११:०० बजे	२ घण्टा ३० मिनेट

### परीक्षा भवन

क्र.स.	दर्ता नम्बर		उम्मेदवार संख्या	परीक्षा
	देखि	सम्म		
१	S०३	S८२६	२०० जना	श्री मंगल प्रसाद महिला कलेज केन्द्र (क) नेपालगंज बाँके।
२	S८४९	S२१३८	२०० जना	श्री मंगल प्रसाद महिला कलेज केन्द्र (ख) नेपालगंज बाँके।
३	S२१५०	S३३३९	२०० जना	श्री मंगल प्रसाद माध्यामिक विद्यालय (क) नेपालगंज बाँके।
४	S३३५०	S५३८९	२०८ जना	श्री मंगल प्रसाद माध्यामिक विद्यालय (ख) नेपालगंज बाँके।

### द्रष्टव्य १ :-

- परीक्षामा प्रवेश-पत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो सहितको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ।
- परीक्षामा कालो मसी भएको कलम/डटपेन मात्र प्रयोग गर्नुपर्नेछ।
- परीक्षा भवनमा झोला, मोबाइल फोन, क्याल्कुलेटर तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ।
- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन।
- उम्मेदवारहरूको बायोमेट्रिक हाजिरी गरिने हुँदा कम्तिमा ४ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनु पर्नेछ।

### द्रष्टव्य २:- कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू

- परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयंले कम्तिमा मास्क, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको व्यवस्था गर्नुपर्नेछ।
- उम्मेदवारले परीक्षा केन्द्र प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा भौतिक दूरी कायम गर्नु पर्नेछ।
- परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ।
- परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन दूरी कायम गरी क्रमसँग तोकिएको स्थानमा जानुपर्नेछ।
- कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफू संक्रमित भएको व्यहोरा कार्यालयको टेलिफोन नं. ०८२-५२००१३/०८२-५२२८२५ वा ईमेल [dang@psc.gov.np](mailto:dang@psc.gov.np) मा सम्पर्क गरी अग्रिम जानकारी दिनु पर्नेछ।

.....  
(डम्बर बहादुर पुन)  
कम्प्युटर अपरेटर

.....  
(सन्तोष कुमार चौधरी)  
शाखा अधिकृत